

स्थायी लेखा नम्बर लिनको लागि पेश गर्नु पर्ने कागजातहरूको विवरण:-

व्यक्तिगत स्थायी लेखा नम्बर (P-PAN) लिनको लागि:-

- ❖ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति
- ❖ नागरिकताको प्रतिलिपि ।
- ❖ गैरनेपाली नागरिकको लागि आधिकारिक प्रमाण र परिचयपत्रको प्रतिलिपि ।
- ❖ रोजगारदाताले रोजगारी प्रमाणित गरेको पत्र ।
- ❖ आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा लगउन गरी करदाता पोर्टल मार्फत करदाता आफैले अनलाईन मार्फत पेश गरेको आवेदन ।

व्यक्तिगत -फर्मको लागि: (प्रोप्राइटरसीप)

- ❖ व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- ❖ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- ❖ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
- ❖ आफ्नै घरमा कारोवार गर्ने भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- ❖ बहाल/भाडामा भए घर/जग्गा भाडाको सम्झौतापत्रको प्रतिलिपि
- ❖ गैर नेपाली नागरिकको लागि आधिकारीक प्रमाण र परिचयपत्रको प्रतिलिपि
- ❖ मुख्य चोकबाट कारोवारस्थल सम्मको नक्सा
- ❖ यस अघि P-PAN लिईसकेको वा यस अघि व्यवसायीक स्थायी लेखा नम्बर लिई स्थगन गरेको भएमा सो कार्ड पेश गर्ने वा निवेदनमा स्थायी लेखा नम्बर उल्लेख गर्नु पर्ने ।
- ❖ व्यवसायीक स्थायी लेखा नम्बर लिई सकेको प्राकृतिक व्यक्तिले नयाँ फर्म दर्ता गरेको भए नयाँ स्थायी लेखा नम्बरको लागि आवेदन नदिई साविककै स्थायी लेखा नम्बरमा अतिरिक्त कारोवार थप गर्न निवेदन दिनु पर्ने ।

❖

निकाय (प्रा.लि., सहकारी, संस्था, समुह, साझेदारी फर्म) को लागि:-

- ❖ प्रवन्ध पत्र/ नियमावली/ साझेदारी सम्झौतापत्र / विधान/ विनियमको प्रतिलिपि (दर्ता गर्ने निकायले प्रमाणित गरेको हुनु पर्ने) ।
- ❖ सञ्चालक वा साझेदारहरू वा संस्थाको कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि ।
- ❖ पदाधिकारीहरूको बैठक बसी स्थायी लेखा नम्बर लिन र बायोमेट्रिक दर्ता प्रणालीको लागि फोटो र हस्ताक्षर दिन अख्तियारी तोकिएको निर्णय/माइन्युट गरी उक्त माइन्युटको प्रतिलिपि ।
- ❖ जसलाई अख्तियारी तोकिएको छ, सोही पदाधिकारी २ प्रति पासपोर्ट साइजको फोटो सहित कार्यालयमा उपस्थित हुनु पर्ने ।
- ❖ निकाय/संस्थाको छाप ।
- ❖ निकायको आफ्नै घर भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
- ❖ बहाल/भाडामा भए घर/जग्गा बहाल सम्झौतापत्रको प्रतिलिपि ।
- ❖ मुख्य चोकबाट कारोवारस्थल सम्मको नक्सा
- ❖ स्थायी लेखा नम्बर लिनको लागि अख्तियारी तोकिएको व्यक्तिले व्यक्तिगत वा व्यवसायिक स्थायी लेखा नम्बर लिएको भए सो को प्रतिलिपि / नलिएको भए नागरिकता र पासपोर्ट साइजको फोटो सहित उपस्थित भई निजले समेत व्यक्तिगत स्थायी लेखा नम्बर लिनु पर्ने ।

संयुक्त उपक्रम (Joint Venture) को लागि:-

- ❖ फर्महरू बीचको सम्झौता पत्र
- ❖ सबै फर्महरूको कर चुक्ताको प्रमाणपत्र
- ❖ कार्य प्रदान गर्ने निकायसंगको सम्झौतापत्र वा आसयपत्र
- ❖ साझेदारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- ❖ ठेक्का इजाजतपत्र (नवीकरण भएको) को प्रतिलिपि र छाप ।
- ❖ घर बहाल सम्झौता पत्र ।

Withholder PAN (W-PAN) लिनको लागि:-

- ❖ अग्रिम करकट्टी गर्ने निकायले तोकिएको ढाँचामा निवेदन (अनलाइन मार्फत समेत पेश गर्न सकिने) र आधिकारीक पत्र पेश गर्नु पर्ने ।
- ❖ कार्यालयको छाप सहित तोकिएको प्रतिनिधि उपस्थित हुनु पर्ने ।



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय कृष्णनगर

करदाता सेवा कार्यालय सन्धिखर्क

फोन न:- ०७७-४२०९२०/४२०९२१

E-mail:- tso-sandhikharka@ird.gov.np

Website:-www.ird.gov.np